

आज मिति २०७५/११/२१ गते भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत बहादुर के.सी.ज्युको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको ३३ औं बैठकमा तपशिल बमोजिमका पदाधिकारीहरूको उपस्थिति रही देहाय बमोजिम निर्णय गरियो ।

उपस्थिति

श्री भरत बहादुर के.सी.....	नगर प्रमुख
श्री कमला बस्नेत	नगर उप प्रमुख
श्री रामकृष्ण उप्रेती	(.प्र. प्र.अ.) सचिव
श्री बिर बहादुर थामी	वडा अध्यक्ष भी.न.पा. १
श्री विराजमान श्रेष्ठ	वडा अध्यक्ष भी.न.पा. २
श्री हरिसरण शिवाकोटी	वडा अध्यक्ष भी.न.पा. ३
श्री हरिवंश चौलागाई	वडा अध्यक्ष भी.न.पा. ४
श्री रामचन्द्र बस्नेत	वडा अध्यक्ष भी.न.पा. ५
श्री नबिन कुमार लामा	वडा अध्यक्ष भी.न.पा. ६
श्री कैलाश कुमार श्रेष्ठ	वडा अध्यक्ष भी.न.पा. ७
श्री नकुल के.सी.	वडा अध्यक्ष भी.न.पा. ८
श्री चित्र बहादुर भुजेल	वडा अध्यक्ष भी.न.पा. ९
श्री लालकृष्ण थामी	कार्यपालिका सदस्य
श्री दिपक धनुके.....	.कार्यपालिका सदस्य,
श्री सुमन सुनामकार्यपालिका सदस्य,
श्री रुपा शाही भुजेल	कार्यपालिका सदस्य,
श्री गौरी थामी	कार्यपालिका सदस्य,
श्री मन्जु बिश्वकर्मा	कार्यपालिका सदस्य,
श्री जमुना श्रेष्ठ	कार्यपालिका सदस्य,
श्री किरण वली.....	. कार्यपालिका सदस्य,

नगर कार्यपालिकाको ३३ औं बैठकका प्रस्ताव तथा निर्णयहरू

२०७५/११/२१ गते
बिहान ८:०० बजे

- १) समपुरक कोषको योजना संचालनका लागि बजेट ब्यबस्थापन सम्बन्धमा
- २) थामी संग्राहलय निर्माण सम्बन्धमा
- ३) सार्वजनिक जग्गा संरक्षण तथा सडक कित्ताकाट गर्न अमिन माग गर्ने सम्बन्धमा
- ४) क्षमवती माध्यमिक बिद्यालयको गुरु योजना अनुमोदन तथा नमुना बिद्यालय निर्माण सम्बन्धमा
- ५) निजि बिद्यालयमा स्काउट ड्रेस सम्बन्धमा
- ६) मेयर कप क्रिकेट प्रतियोगिता सम्पन्धमा
- ७) उपमेयर कप महिला भलिबल प्रतियोगिता सम्बन्धमा
- ८) शहरी स्वास्थ्य केन्द्र भवन निर्माण सम्बन्धमा
- ९) एकीकृत बस्ति निर्माणको रकम बाडफाड सम्बन्धमा
- १०) कक्षा ८ को परिक्षा संचालन तथा ब्यबस्थापन
- ११) द्वाल्खा सम्पदा बस्तीको खाका सम्बन्धमा
- १२) बिबिध :

निर्णय नं .१: प्रस्ताव नं. १ माथि छलफल गर्दा आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नं ३ बाट समपुरक अनुदान शिर्षकमा यस नगरपालिकाको दोलाखा - नागदह सडकमा रु २,००,००,०००/-र टुडिखेल भौतिक सुधारमा रु१९९,७९,२३०/- योजना समावेस भएकोमा यस नगरपालिकाले व्यहोर्नु पर्ने **दोलखा - नागदह सडकमा रु १,००,००,०००/- र टुडिखेल भौतिक**

सुधारमा रु ९९,७९,०००/- मध्ये (समपुरक कोषमा विनियोजित रु २५,००,०००/- (पचिस लाख), टुडीखेल स्तरोन्नतिमा विनियोजित रु ५०,००,०००/(पचास लाख) र समानीकरण अनुदानमा विनियोजित बजेटबाट टेन्डर प्रक्रियामा गई बचेको रु १,२५,००,०००/-(एक करोड पचिस लाख) समेत जम्मा रु २,००,००,०००/- (दुई करोड) मध्ये दोलखा नागदह सडकमा रु १,००,००,०००/-(एक करोड) र टुडीखेल मर्मत सुधारमा रु ९९,७९,०००/- (उनान्सय लाख उनान्सि हजार) समपुरक वापत विनियोजन गरी कार्यान्वयन गर्ने निर्णय गरियो ।

निर्णय नं .२ : प्रस्ताब नं. २ माथि छलफल गर्दा थामी संग्राहलय निर्माण शिर्षकमा विनियोजित बजेटबाट DPR निर्माण गर्न रु ५,००,०००/-(पाँच लाख) र sarvey गर्न रु १,५०,०००/-(एकलाख पचास हजार) विनियोजन गरि बाँकी रकमको निर्माण कार्य उपभोक्ता समिति बाट कार्यान्वयन गर्ने निर्णय गरियो ।

निर्णय नं .३ : प्रस्ताब नं. ३ माथि छलफल गर्दा सार्वजनिक जग्गा संरक्षण तथा सडकहरुको कित्ताकाट र सडक ईन्भेन्ट्री कार्यक्रम कार्यान्वयनका लागि सोहि शिर्षकमा विनियोजित बजेटबाटै तलब भत्ता पाउने गरि अमिन (२) दुई जना सेवा करारमा लिने निर्णय गरियो ।

निर्णय नं .४ : प्रस्ताब नं. ४ माथि छलफल गर्दा क्षमावती माध्यमिक विद्यालयको स्वीकृत गुरुयोजना अनुमोदन गरि उक्त नमुना विद्यालय निर्माणको कार्य अगाडी बढाउने निर्णय गरियो ।

निर्णय नं .५ : प्रस्ताब नं. ५ माथि छलफल गर्दा यस नगरपालिका क्षेत्रभित्रका निजी बिद्यालयमा अध्ययनरत स्काउट बिद्यार्थीहरुलाई पोशाकमा एकरूपता गर्नका लागि बिद्यार्थी पोशाक शिर्षकबाट खर्च लेख्ने गरि स्काउट ड्रेस उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं .६ : प्रस्ताब नं. ६ माथि छलफल गर्दा मिति २०७५/११/१७ गते देखि २०७५/११/ २१ सम्म संचालन हुने मेयर कप क्रिकेट खेल संचालनका लागि जिल्ला क्रिकेट संघलाई रु १,५०,०००/- (एक लाख पचास हजार) मेयर कप (फुटबल र क्रिकेट) शिर्षक बाट उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं .७ : प्रस्ताब नं. ७ माथि छलफल गर्दा अन्तरराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा मिति २०७५/११/२८ गतेबाट संचालन हुने जिल्ला स्तरीय उप मेयर कप महिला भलिबल प्रतियोगिता संचालन गर्न हरित नेपालको प्रस्ताब स्वीकार गरि उप मेयर कप (महिला भलिबल) शिर्षकमा विनियोजित रु १,५०,०००/- (एकलाख पचास हजार मात्र) उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं .८ : प्रस्ताब नं. ८ माथि छलफल गर्दा शहरी स्वास्थ्य केन्द्र भवन निर्माण शीर्षकमा प्रदेश नं. ३ बाट विनियोजित रु १५,००,०००/-(पन्द्र लाख) मध्ये सहरी स्वास्थ्य केन्द्र,

खरिदुंगाको भवन निर्माणमा रु ९,००,०००/- (नौ लाख) र सहरी स्वास्थ्य केन्द्र, कुप्रीको भवन निर्माणमा रु ६,००,०००/- (छ लाख) विनियोजन गरि कार्यन्वयन गर्ने निर्णय गरियो ।

निर्णय नं .९ : प्रस्ताब नं. ९ माथि छलफल गर्दा एकीकृत बस्ति बिकास शिर्षकमा विनियोजित रु ४०,००,०००/(चालिस लाख) मध्ये देहाय बमोजिम बाडफाड गरी उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्ने निर्णय गरियो ।

- वाई नं. १ सुस्पा बोसिम्पा बाटो निर्माण रु १३,००,०००/- (तेह लाख)
- वाई नं. २ दोलखा रु १३,००,०००/- (तेह लाख)
- वाई नं. ४ जिलु बस्ति बिकास रु १४,००,०००/- (चौध लाख)

निर्णय नं .१० : प्रस्ताब नं. १० माथि छलफल गर्दा आधारभूत तह उतीर्ण परीक्षा संचालन खर्च १,५८,०००/- (एकलाख अन्ठाउन्न हजार) विनियोजन भएकोमा नपुग हुने रु २,५०,०००/- (दुईलाख पचास हजार) बिद्यालय खाजा शिर्षकमा बचत हुने रकमबाट खर्च गर्ने निर्णय गरियो ।

निर्णय नं .११: प्रस्ताब नं.११ माथि छलफल गर्दा द्वाल्खा सम्पदा बस्तीको खाका तयार गर्न यस नगरपालिकाद्वारा मिति २०७५/१०/०६ मा गठित कार्यदलले पेश गरेको प्रतिवेदनलाई अनुमोदन गरि कार्यान्वयनका लागि प्रक्रिया अगाडी बढाउने निर्णय गरियो।

निर्णय नं .१२ : प्रस्ताब नं. १२(क) माथि छलफल गर्दा नारायण देउ सिचाई निर्माणमा मर्मत सम्भार शिर्षक बाट खर्च भएको रु ३०,०००/- (तीस हजार) अनुमोदन गर्ने निर्णय गरियो ।

निर्णय नं .१२ : प्रस्ताब नं. १२(ख) पशुपति मन्दिर ब्यबस्थापन समितिलाई शिवरात्री पर्व ब्यबस्थापन गर्न जनतासँग मेयर शीर्षकबाट भुक्तानी भएको खर्च रु २०,०००/- (बिस हजार मात्र) अनुमोदन गर्ने निर्णय गरियो ।

निर्णय नं .१२ : प्रस्ताब नं. १२(ग) भी.न. पा. ५ बस्ने नारायण बस्नेतले मथानीबाट चर्नावती घाट जाने बाटोको पहिरो र च्याउ उम्रने डाडाको पहिरो पन्छाउदा लागेको रु ३०,०००/- (तिस हजार) मर्मत सम्भार कोषबाट उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं .१२ : प्रस्ताब नं. १२(घ) यस नगरपालिकाको वाई नं. ३ र ६ मा अवस्थित खोर्थली सामुदायिक वनको ब्लक नं. क र ख मा सामुदायिक वनले उपलब्ध गराउने अन्दाजी १० हेक्टर जग्गामा खुल्ला चिडियाखाना निर्माणका लागि DPR तयार गरी आवश्यक पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।

निर्णय नं .१२ : प्रस्ताब नं. १२(ङ) यस नगरपालिकाको स्थापना दिवस मनाउन विनियोजित रु ५,००,०००/- (पाचलाख) तथा रास्ट्रपति रनिंगशिल्ड प्रतियोगिताका लागि विनियोजित रु १,००,०००/- (एक लाख) भएकोमा दुवै कार्यक्रम संचालन गर्न लागेको जम्मा रु ११,५९,०२०/- (एघार लाख उनान्साठी हजार बिस रुपैयाँ) खर्च अनुमोदन गरि नपुग रकम थपहुने आन्तरीक आय शिर्षकबाट व्यहोर्ने निर्णय गरियो ।

निर्णय नं .१२ : प्रस्ताब नं. १२(च) उपभोक्ता समितिबाट निर्माण गरिने योजनाहरुको भुक्तानी दिदा भ्याट लाग्ने अईटममा भ्याट बिल बमोजिम भ्याट रकम समेत समावेस गरि भुक्तानी दिने निर्णय गरियो ।

निर्णय नं .१२ : प्रस्ताब नं. १२(छ) विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सेतीदेवी प्रा. बि. काउले , हरिक्रितन प्रा.बि. फल्कुधनीलाई बालकक्षा ब्यबस्थापन तथा बुढाभीमसेन माध्यमिक बिद्यालय धरमघर लाई LED TV खरिद गर्न जनतासँग मेयर कार्यक्रमबाट दिइएको क्रमशः रु ५०,०००/- (पचास हजार) र ४०,०००/- (चालिस हजार), ५०,०००/- (पचास हजार) अनुमोदन गर्ने निर्णय गरियो ।

निर्णय नं .१२ : प्रस्ताब नं. १२(ज) मिति २०७५/११/२४ गते १०९ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा भीमेश्वर नगरपालिका वार्ड नं. ६ मा महिलासंग उप मेयर कार्यक्रमबाट रु १,००,०००/- (एक लाख) को लागतमा बेमौसमी तरकारी खेतिको लागि पलास्टिक टनेल निर्माण कार्यक्रम संचालन गर्ने निर्णय गरियो ।

निर्णय नं .१२ : प्रस्ताब नं. १२(झ) यस नगरपालिकाले स्थानीय बिउ संरक्षण शिर्षकमा विनियोजित रकम बाट नगर क्षत्रका किसानहरुलाई वितरण गर्न (माकै, कोदो तथा धान)को मूल बिउ ७५% अनुदानमा र फापरको बिउ निःशुल्क उपलब्ध गराउने र मूल बिउको लागी पहाडी बालि अनुषन्धान केन्द्र काब्रेबाट आवश्यक बिउ खरिद गर्ने निर्णय गरियो ।

निर्णय नं .१२ : प्रस्ताब नं. १२(ञ) यस नगरपालिका वार्ड नं. २ को गुमडाडामा (रातमाटे डाडा)प्रस्तावित सोलार पार्क निर्माणका लागि आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय गरियो

निर्णय नं .१२ : प्रस्ताब नं. १२(ट) यस नगरपालिका वार्ड नं.५ धारम घर बस्ने सानु मैया कार्की तथा भगवान कार्कीले यस बर्षको बर्षातको पानीले घरलाई क्षेती पुर्याएकोले सहयोग पाउ भनि दिएको निवेदन सम्बन्धमा पहिरो रोकथाम कार्यको लागि प्राबिधिक प्रतिवेदन तथा वडा नं ५ को सिफारिस समेतको आधारमा भगवान कार्कीलाई रु ३०,०००/- (तिस हजार) र सानु मैया कार्कीलाई रु १०,०००/- (दश हजार) जनतासंग मेयर कार्यक्रमबाट उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं .१२ : प्रस्ताब नं. १२(ठ) अन्तरराष्ट्रिय आप्रवासी सङ्गठन (IOM) को जनतादेखि जनता सम्म (People to People) कार्यक्रम अन्तर्गत बहुउद्देश्यीय भवन (Multipurpose Building) बनाउने कार्यक्रम सम्बन्धमा यस नगरपालिकाको वार्ड नं. ३ स्थित गौरीशंकर बहुमुखी क्याम्पस र प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटको लायन्स आखा केन्द्र नजिकको खुल्ला स्थानमा निर्माण गर्ने निर्णय गरियो ।

निर्णय नं .१२ : प्रस्ताब नं. १२ (ड) बिनियोजन ऐन २०७५ को अनुसूची ४ को दफा (२) को महाकाली भगवती मन्दिर भीमेश्वर ९ मा विनियोजित रु १५,००,०००/- (पन्द्र लाख) बाट महाकाल भगवती मन्दिर क्षेत्रमा थप ब्यबस्थित गर्न (DPR) तयार गर्न रु ५,००,०००/- (पाचलाख) विनियोजन गरी बाकि रकमबाट आवश्यक जग्गा खरिद गर्न तपशिल बमोजिमको मुल्यांकन समिति गठन गरि प्रक्रिया अगाडी बढाउने निर्णय गरियो ।

तपशिल

हरिवंश चौलागाईंसंयोजक (संयोजक भौतिक पूर्वाधार समिति)

ई.शुरेस राउतसदस्य

प्र.अ. माधव प्रसाद सुबेदीसदस्य

ले.अ. सुजन सुबेदीसदस्य

आ.ले.प.अ. ज्ञानु कुमार खड्कासदस्य सचिव (खरिद ईकाई प्रमुख)

निर्णय नं .१२ : प्रस्ताब नं. १२ (ढ) बिनियोजन ऐन २०७५ को अनुसूची ४ को दफा (२) को बुढाभीमसेन मन्दिर, भिमेश्वर ५, धरमघरमा पाटि निर्माण शिर्षकमा विनियोजित रु १०,००,०००/- (दश लाख) उपभोक्ता समितिबाट कार्यान्वयन गर्ने निर्णय गरियो ।

निर्णय नं .१२ : प्रस्ताब नं. १२ (ण) प्रदेश नं ३ को मुख्यमन्त्री ग्रामिण सडक कार्यक्रम अन्तर्गत यस नगरपालिकाको वार्ड नं.६ देखि वार्ड नं.७ हुदै वार्ड नं.८ जोड्ने पाटीखोला -उखुबारी - कुप्री - सेराबेसी सडकलाई कालोपत्रे गरिदिन यातायात पूर्वाधार निर्देशनालय,प्रदेश नं.३ मा अनुरोध गर्ने निर्णय गरियो ।

निर्णय नं .१२ : प्रस्ताब नं. १२ (त) यस नगरपालिका वडा नं .१ को वडा कार्यालय - मजुवा सडकमा विनियोजित रु २,००,०००/- (दुई लाख) को योजना परिवर्तन गरी सोहि वडाको पानीपोखरी -बोसिम्पा ग्रामिण सडकमा परिवर्तन गरिदिन वडा नं. १ बाट अनुरोध भई आएकोले वडा कार्यालय - मजुवा सडकमा विनियोजित रु २,००,०००/- (दुई लाख) पानीपोखरी - बोसिम्पा ग्रामिण सडक योजनामा परिवर्तन गरी कार्यान्वयन गर्ने निर्णय गरियो ।

निर्णय नं .१२ : प्रस्ताब नं. १२ (थ) स्की तथा स्नोबोर्डिङ्ग प्रतिष्ठान नेपाल Visit Nepal २०२० लाई लक्ष्य गरी रक क्लाम्बिङ्ग,सईकलिङ्ग ,क्यानोनिङ्ग, हाईकिङ्ग जस्ता साहसिक खेलको सम्भाव्यता अध्ययन गर्न प्रस्ताब पत्र पेश गरेकोमा सस्थाको तर्फबाट ३०.५६% रु ११०,०००/- र नगरपालिकाको तर्फबाट ६९.४४% ले रु २,५०,०००/- उल्लेखित कार्य गर्न बिनियोजन ऐनको दृश्य अवलोकन तथा साहसिक पर्यटन शीर्षकमा विनियोजित रु२,५०,०००/- (दुईलाख पचास हजार) मा कार्यान्वयन गर्ने निर्णय गरियो ।

निर्णय नं .१२ : प्रस्ताब नं. १२ (द) यस नगरपालिका वडा नं ३ स्थित बसपार्क देखि हिमचुली मानेडाडा सिडी बाटो मर्मत गर्न जनतासंग मेयर कार्यक्रमबाट रु १,००,०००/- (एक लाख) उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं .१२ : प्रस्ताब नं. १२ (ध) विनियोजन ऐन २०७५ मा वडा नं. ६ को दलित महिला तथा युवास्वरोजगार लक्षित वर्ग कार्यक्रममा विनियोजित बजेट रु ४ ,००,०००/- (चार लाख) खर्च नहुने भएकोले वडा समितिको सिफारिसमा नगर कार्यपालिकाको मिति २०७५/०९/०४ गतेको बैठकबाट संखधर साख्वा चोक मर्मत सुधार योजनामा विनियोजन गरेको रु २,००,०००/- (दुई लाख) उक्त कार्य समेत नहुने भएकोले वडा समितिको सिफारिसमा उक्त रकम मदन आश्रित मार्गको चोथांग खण्डमा बाटो मर्मत योजनामा संसोधन गरि कार्यान्वयन गर्ने निर्णय गरियो ।

निर्णय नं .१२ : प्रस्ताब नं. १२ (न) नगरपालिका क्षेत्र भित्र रहेका नदि तथा खोलाबाट आ. ब.२०७६/७७ मा उत्खनन तथा संकलन गरिने ढुगा गिट्टी बालुवाको वातावराणीय प्रभाव मुल्यांकन (IEE) गराउन आन्तरिक आयमा थप हुन आउने शीर्षकबाट रु ५,००,०००/- (पाँच लाख) मात्र खर्च लेख्ने निर्णय गरियो

निर्णय नं .१२ : प्रस्ताब नं. १२ (प) यस नगर कार्यपालिकाको मिति २०७५/९/०२ गतेको निर्णय नं.३ (ख) कार्यान्वयनका लागि देहाएका योजनाहरूको DPR तथा Masterplan /survey गर्न देहाय बमोजिम रकम विनियोजन गर्ने निर्णय गरियो ।

तपशिल

क्र. स.	योजनाको नाम	जम्मा विनियोजित बजेट	DPR तयारि को लागि	Master plan सहितको servey	soil Test
१	मदन आश्रित मार्ग	१२०,००,०००/-	५,००,०००/-	०	
२	थामी संग्राहलय	३०,००,०००/-	५,००,०००/-	१५०,०००/-	
३	नगरपालिकाको मुख्य प्रशासनिक भवन	४९,५०,०००/-	५,००,०००/-	०	२०००००/-
४	महांकाल देवी मन्दिर (वृन्दा वन) ४	१५,००,०००/-	५,००,०००/-	१५०,०००/-	
५	खोर्थली चिडियाखाना	१५,००,०००/-	५,००,०००/-	२,००,०००/-	